

जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम संचालन कार्यविधि,

२०७७

कार्यपालिकाबाट पारित मिति: २०७७/०५/१६

श्री सर्केगाड गाउँपालिका
सर्केगाड, हुम्ला ।

जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम संचालन कार्यविधि, २०७७

कार्यपालिकाबाट पारित मिति: २०७७/०५/१६

नेपालको संविधान, २०७२ अन्तर्गत पुर्नसंरचना स्थानीय सरकारका रूपमा गठित स्थानीय तहको निर्वाचन पश्चात जनताले उनिहरूकै प्रतिनिधिद्वारा शासन गर्ने अवसर प्राप्त गर्का छन् । जनताको सबैभन्दा नजिकको र सरकारका रूपमा रहेको स्थानीय तहले जनताका आवश्यकता प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता टड्कारो रहेको छ । सर्केगाड गाउँपालिकाको दोस्रो गाउँसभाले पारित गरेको जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम कार्यान्वयन गर्न गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई लागु गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:- यस कार्यविधिको नाम जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम संचालन कार्यविधि, २०७७ हुनेछ ।

१.१ यो कार्यविधि गाउँ कार्यपालिकाले पारित गरेको मिति देखि लागु हुनेछ ।

२. उद्देश्य:-

- २.१ जनतासँग प्रत्यक्ष सरोकार रहने तथा जीवनस्तरमा प्रत्यक्ष देखिने तथा नतिजा प्राप्त हुने कार्यक्रममार्फत जनप्रतिनिधि र जनता बीच सुमधुर सम्बन्ध कायम गर्ने,
- २.२ स्थानीय सरकार प्रति अपनत्य सिर्जना गर्ने तथा रोजगारी, स्वरोजगारीमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने ।

३. लक्ष्य:-

- ३.१ सर्केगाड गाउँपालिकामा विपन्न, गरिब तथा असहाय नागरिकहरूलाई औषधि उपचार, कृषि, पशुपालन, दैवी प्रकोप, राहत लगाएत विकास निर्माणसँग सम्बन्धित कार्य संचालन गर्ने,
- ३.२ अनाथ तथा असहाय बालबालिकाहरूको संरक्षण गर्ने ।

४. कार्यान्वयनको क्षेत्र:-

- ४.१ पहिचान गरिएका गरिब, विपन्न तथा असहाय नागरिक एवम् अनाथ बालबालिकाहरूलाई सहयोग र संरक्षणका कार्यक्रम गरिनेछ ।
- ४.२ गाउँपालिका भित्रका सम्पूर्ण वडाहरूमा अत्यावश्यक तथा गाउँसभाबाट छुट भएका टुके विकास निर्माणका कार्यहरू संचालन गरिनेछ ।

कार्यान्वयनको तरिका

५. आर्थिक सहायता सम्बन्धी:-

- ५.१ पहिचान गरिएका विपन्न, गरिब, असहाय तथा अनाथ बालबालिकाहरूलाई अध्यक्ष/उपाध्यक्षको सिफारीसमा सिधै रु.२०,०००/- (बीस हजार) सम्मको आर्थिक सहायता प्रदान गरिने छ ।
- ५.२ पहिचान गरिएका विपन्न, गरिब, असहाय तथा अनाथ बालबालिकाहरूलाई विरामी पर्दा रु. २०,०००/- (बीस हजार) सम्म स्वास्थ्य उपचार खर्च प्रदान गरिनेछ ।

- ५.३ दफा ५.१ र ५.२ मा उल्लेखित रकमको सिमाभन्दा माथि आर्थिक सहायता प्रदान गर्नु परेमा औषधी उपचारको हकमा अस्पतालमा उपचार गराई पेश गरेको बिल/भौचरको आधारमा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुखसमेतको सिफारीसमा अधिकतम रु. १,००,०००/- (एक लाख) सम्म उपचार खर्च प्रदान गरिनेछ ।
- ५.४ दफा ५.३ मा तोकिएको औषधी उपचार बाहेक अन्य प्राकृतिक/मानवीय विपत्ती सिमा भन्दा बढी आर्थिक सहायता प्रदान गर्नु परेमा निम्न बमोजिमको सिफारिस समितिको सिफारिसमा अधिकतम रु. १,००,०००/- (एक लाख) सम्म उपचार खर्च प्रदान गरिनेछ ।
१. आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको सम्बन्धित वडाको वडा अध्यक्ष- संयोजक
 २. आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको सम्बन्धित वडाको वडा सचिव-सदस्य
 ३. गाउँपालिकाको प्रशासन शाखाको शाखा प्रमुख- सदस्य
- ५.५ पहिचान गरिएका विपन्न तथा गरिब परिवारको आय आर्जनमा सघाउ पुर्याउने र जीवनस्तर उकास्न गाउँपालिकाको कृषि तथा पशु शाखा प्रमुखको समेत सिफारीसमा रु. २०,०००/- (बीस हजार) सम्मको कार्यका लागि अध्यक्ष/उपाध्यक्षको सिफारीसमा वस्तुगत/नगद अनुदान उपलब्ध गराईने छ ।

६. विकास निर्माण सम्बन्धी:-

- ६.१ गाउँसभाबाट पारित हुन छुट भएका तथा तत्काल नगरी नहुने विकास निर्माण सम्बन्धी काम गर्दा उपभोक्ता समिति गठन गरी गाउँ कार्यपालिकाको कार्यालयमा सम्झौताको लागि अध्यक्ष/उपाध्यक्षले सिफारीस गर्नुपर्नेछ ।
- ६.२ अध्यक्ष/उपाध्यक्षले कार्यक्रम कार्यान्वयन गर्दा लाभग्राहीले दोहोरो सुविधा नपाउने गरी एकआपसमा समन्वय गरी सिफारीस गर्नु पर्नेछ ।
- ६.३ विकास निर्माणका कार्यक्रम संचालन गर्दा गाउँपालिकाबाट संचालित अन्य आयोजना सरह अनुगमन, मूल्यांकनको व्यवस्था अध्यक्ष/उपाध्यक्षले मिलाउनु पर्नेछ ।
- ६.४ रु. १,००,०००/- (एक लाख) भन्दा माथि औषधी उपचार खर्च प्रदान गर्नु परेमा वा आर्थिक सहायता प्रदान गर्नुपर्ने भएमा गाउँ कार्यपालिकाको निर्णयका आधारमा प्रदान गरिनेछ ।

आज्ञाले

दिपक कुमार आचार्य

प्रमुख प्रशासकीय अधिकृत